



लोक सेवा आयोग खोटाङ कार्यालय



दिक्तेल

राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको

परीक्षा केन्द्र कायम गरिएको सूचना

सूचना नं. ७/०७७-७८, मिति २०७७/११/०९

लोक सेवा आयोग खोटाङ कार्यालय, दिक्तेलको विज्ञापन नं. १०९५३-१०९५९/०७६-७७ (खुला तथा समावेशी), संयुक्त र एकिकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको परीक्षा केन्द्र खोटाङ, दिक्तेल राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको पहिलो चरणको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम लोक सेवा आयोगबाट आ.व. ०७६।७७ को वार्षिक कार्य तालिका बमोजिम विज्ञापन प्रकाशन भई परीक्षा हुने चरणमा रहेका सेवा, समूह र पदका परीक्षाहरू विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को असर र प्रभावका कारण स्थगित गरिएकोमा आयोगको मिति २०७७।०८।२५ गतेको निर्णय बमोजिम नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ को पालना गर्ने गराउने गरी निम्न मिति, समय र स्थानमा हुने गरी तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने विषयहरू द्रष्टव्य १ र २ मा तल उल्लेख गरिएको छ।

परीक्षा सञ्चालन सम्बन्धी कार्यक्रम

क्र.सं.	विज्ञापन नं.	पद/सेवा/समूह	विषय	परीक्षा प्रणाली	परीक्षा मिति र समय
१	१०९५३-१०९५९/०७६-७७ (खुला तथा समावेशी)	खरिदार वा सो सरह	सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षण	वस्तुगत	२०७७।११।२९ गते शनिवार विहानको ११:०० बजेदेखि ४५ मिनेट

परीक्षा केन्द्र

क्र.सं.	रोल नं.		परीक्षा भवन
	देखि	सम्म	
१	११०००१	११०१५०	श्री दिक्तेल बहुमुखी क्याम्पस, केन्द्र क, दिक्तेल, खोटाङ
२	११०१५१	११०३००	श्री दिक्तेल बहुमुखी क्याम्पस, केन्द्र ख, दिक्तेल, खोटाङ
३	११०३०१	११०४५०	श्री सरस्वती मा.वि., केन्द्र क, दिक्तेल, खोटाङ
४	११०४५१	११०६००	श्री सरस्वती मा.वि., केन्द्र ख, दिक्तेल, खोटाङ
५	११०६०१	११०७५०	श्री सरस्वती मा.वि., केन्द्र ग, दिक्तेल, खोटाङ
६	११०७५१	११०९००	श्री पञ्च मा.वि., केन्द्र क, दिक्तेल, खोटाङ
७	११०९०१	११०९९६ र बाँकी सबै	श्री पञ्च मा.वि., केन्द्र ख, दिक्तेल, खोटाङ

द्रष्टव्य १

क) परीक्षार्थीले अनिवार्य रूपमा आफ्नो प्रवेशपत्रको साथमा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै परिचयपत्र अनिवार्य रूपमा लिई १ घण्टा अगावै परीक्षा भवनमा उपस्थित हुनुपर्ने छ।



लोक सेवा आयोग खोटाङ कार्यालय



दित्केल

- ख) तोकिएको परीक्षा केन्द्रबाहेक अन्य परीक्षा केन्द्रमा सहभागी गराइने छैन ।
ग) परीक्षा भवनमा मोबाइल, अन्य इलेक्ट्रोनिकस डिभाइस र व्याग (झोला) निषेध गरिएको छ ।
घ) परीक्षामा कालो मसी भएको कलम/डटपेन मात्रै प्रयोग गर्नुपर्ने छ ।
ङ) वस्तुगत बहुवैकल्पिक प्रश्नमा क्याल्कुलेटरको प्रयोग गर्न पाइने छैन ।
च) परीक्षार्थीले उत्तरपुस्तिका बुझाई हस्ताक्षर गरी बाहिर जानुपर्ने छ ।
छ) आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुने छैन ।
ज) नेपाल सरकारबाट जारी भएको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालन गर्नुपर्ने छ ।

द्रष्टव्य २

संक्रमणको विशेष अवस्थामा आयोगको परीक्षा सञ्चालन (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ अनुसार परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरू

- परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवार स्वयमले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नुपर्ने छ ।
- उम्मेदवारले परीक्षा केन्द्रमा प्रवेश गर्दा र निस्कदा भिडभाड नगरीकन एकआपसमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ ।
- परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्ने छ ।
- परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कँदा, शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरीकन दूरी कायम गरी क्रमसँग तोकिएको स्थानमा जानुपर्ने छ ।
- परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
- कोभिड-१९ बाट संक्रमित परीक्षार्थीहरूका लागि विशेष केन्द्रको व्यवस्था गरिने हुँदा संक्रमित परीक्षार्थीले परीक्षा मितिको एक दिन अगावै मोबाइल नम्बर ९८५२८४९२७७ र ९८४१३४१९०८ मा सम्पर्क गरी आफ्नो दर्ता नम्बर र नाम थर समेत टिपाउनुपर्ने छ ।

.....
(भगतप्रसाद आचार्य)
नायव सुब्बा

.....
(जयराम नेपाल)
शाखा अधिकृत